



लुम्बिनी साँस्कृतिक नगरपालिका

रुपन्देही, लुम्बिनी प्रदेश, नेपाल

स्थानीय राजपत्र

लुम्बिनी साँस्कृतिक नगरपालिका, रुपन्देहीद्वारा प्रकाशित

खण्ड: ७

संख्या: ११

मिति: २०८०/०९/२८

भाग-२

लुम्बिनी साँस्कृतिक नगरपालिका

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ उपदफा (?) बमोजिम लुम्बिनी साँस्कृतिक नगरपालिका नगर कार्यपालिका एवम् नगर सभाबाट पारित गरि सर्वसाधारणको जानकारीका लागि कार्यान्वयन प्रकाशित गरिएको छ।

कर्मचारी कल्याण कोष संचालन कार्यविधि, २०८०

१. परिचय

संघीयता कार्यान्वयन गर्नुभन्दा पहिलो स्थानीय स्वायत्त शासन नियमावली, २०५६ को नियम २६५ ले कर्मचारी कल्याण कोषको नाममा स्थापना हुने अक्षय कोषमा स्थानीय निकायले प्रत्येक वर्ष कम्तीमा आफ्नो कार्यालयलाई आवश्यक पर्ने एक महिनाको तलब बराबरको रकम जम्मा गर्नुपर्ने र यो कोषबाट स्थानीय निकायका कर्मचारीहरूलाई उपदान दिइने व्यवस्था गरेको थियो। संघीयता कार्यान्वयन पश्चात् जारी भएको स्थानीय सरकार संचालन ऐनको दफा ११ बमोजिम स्थानीय तहले स्थानीय सेवाका कर्मचारीहरु अवकाश हुँदा दिनुपर्ने सुविधाका लागि एक अवकाश कोषको व्यवस्था गरी गर्नुपर्ने प्रावधान राखेको छास्थानीय तहहरूले कर्मचारी कल्याणकोषमा छुटै रकम राखी सो कोषको परिचालन गर्दै आएका र अवकाश हुने कर्मचारीले सोही कोषबाट नै अवकाश पर्छिको सुविधा लिँदै आएका छन्। कर्मचारी कल्याण कोषमा जम्मा हुने रकमको सुरक्षण, कल्याण कोषको रकमको परिचालन, बुद्धि, उपयोग र सञ्चालन गर्ने विधिमा स्पष्टता ल्याउन स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी लुम्बिनी साँस्कृतिक नगरपालिकाबाट कर्मचारी कल्याण कोष सञ्चालन सम्बन्धी कार्यान्वयन, २०८० तयार गरी लागू गरेको छ।

लुम्बिनी साँस्कृतिक नगरपालिका कर्मचारी कल्याणकोष संचालन कार्यविधि, २०८०

पेज नं. १

परिच्छेद एक

संक्षिप्त नाम र प्रारम्भ एवं उद्देश्य

२. संक्षिप्त नाम र प्रारम्भ:

- क) यो कार्यविधिको नाम “कर्मचारी कल्याण कोष सञ्चालन सम्बन्धी कार्यविधि, २०८०” रहेको छ।
- ख) यो कार्यविधि नगर कार्यपालिकाबाट स्वीकृत भई स्थानिय राजपत्रमा प्रकाशन भएको मिर्ति पछि लागु हुनेछ।

३. परिभाषा र व्याख्या: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा,

- क) “नगरपालिकाको कार्यालय” भन्नाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अन्तर्गत गठन गरिएको लुम्बिनी साँस्कृतिक नगरपालिकालाई सम्भनु पर्दछ।
- ख) “कोष” भन्नाले लुम्बिनी साँस्कृतिक नगरपालिकाले स्थानीय संघीयता लागु हुनु पूर्वदेखि नै स्वायत्त शासन नियमावलीको नियम २६५ अनुसार कर्मचारी कल्याणको लागि स्थापना गरेको कोष सम्भनु पर्दछ।
- ग) “ऐन” भन्नाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ सम्भनुपर्दछ।
- घ) “सभा” भन्नाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम गठन भएको नगरसभा सम्भनु पर्दछ।
- ड) “कार्यपालिका” भन्नाले स्थानीय सरकार ऐन, २०७४ बमोजिमको नगरकार्यपालिका सम्भनु पर्दछ।
- च) “सञ्चालक समिति” भन्नाले कोष सञ्चालनको लागि गठन भएको सञ्चालक समिति सम्भनुपर्दछ।
- छ) “कर्मचारी” भन्नाले साविक स्थानीय निकायहरु नगरपालिका, गाउँ विकास समितिहरू, जिल्ला विकास समितिमा स्थायी नियुक्ती पाई समायोजन भएर लुम्बिनी साँस्कृतिक नगरपालिकामा कार्यरत स्थायी कर्मचारी सम्भनुपर्दछ। यसका अलवा साविक जिल्ला विकास समिति स्थानीय विकास कोषबाट समायोजनमा कामकाज गर्ने खटाईएका करार कर्मचारी सम्भनुपर्दछ।

ज) “आर्थिक वर्ष” भन्नाले श्रावण एक गतेबाट सुरु भई आषाढ मसान्तमा समाप्त हुने अवधिलाई सम्भनुपर्दछ ।

लुम्बिनी साँस्कृतिक नगरपालिका कर्मचारी कल्याणकोष सञ्चालन कार्यविधि, २०८०

पेज नं. २

- भ) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले लुम्बिनी साँस्कृतिक नगरपालिकाको सचिवको रूपमा काम काज गर्ने तोकिएको अधिकारीलाई जनाउँछ ।
- अ) “मन्त्रालय” भन्नाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सम्भनुपर्दछ ।
- ट) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले कार्यापालिकाले निर्णय गरी समय समयमा तोकिएको बा तोकिए बमोजिम सम्भनु पर्दछ ।

४. उद्देश्य :

- क) लुम्बिनी साँस्कृतिक नगरपालिका कार्यालयमा स्थापना भएको कर्मचारी कल्याण कोषको परिचालन गर्ने ।
- ख) कर्मचारी कल्याण कोषमा जम्मा भएको रकमबाट नगरपालिका नगरपालिकामा कार्यरत कर्मचारीहरूलाई लागि उपदान तथा अन्य आवश्यक सुविधाको व्यवस्था गर्ने ।
- ग) कर्मचारी कल्याण कोषको सञ्चालन, परिचालन तथा बृद्धि सम्बन्धी व्यवस्था यसै कार्यविधि अनुसार गर्ने गराउने व्यवस्था मिलाउने ।
- घ) कर्मचारी कल्याण कोष सबालन प्रक्रियामा एकरुपता ल्याउँदै स्पष्ट, पारदर्शी तथा व्यवस्थित प्रकृयाको स्थापना गर्ने ।

परिच्छेद दुई

कल्याण कोषको स्थापना सम्बन्धी व्यवस्था

५. कल्याण कोषको स्थापना:

- क) विगतमा स्थानीय स्वायत्त शासन नियमाली, २०५६ को नियम २६५ मा रहेको व्यवस्था बमोजिम लुम्बिनी साँस्कृतिक नगरपालिकामा कर्मचारी कल्याण कोष नामको एक कोष रहने छ । यो कार्यविधि तयार हुनभन्दा अगाडी स्थानीय स्वायत्त शासन नियमावली २०५६ को नियम २६५ अनुसार जम्मा भएको रकम समेत यसै कोषको रकम मार्निनेछ ।

ख) यस कोषमा देहायबमोजिमका रकमहरू जम्मा हुनेछः

१) कर्मचारी कल्याण कोषको लागि हालसम्म छुट्याइएको सम्पूर्ण रकम,

लुम्बिनी साँस्कृतिक नगरपालिका कर्मचारी कल्याणकोष सञ्चालन कार्यविधि, २०८०

पेज नं. ३

- २) प्रत्येक महिनामा कर्मचारीका लागि मासिक भुक्तानी गरिने आधारभूत तलव रकमको १० प्रतिशत र नगरपालिकाबाट थप भएको १० प्रतिशत रकम,
- ३) नगरपालिकाबाट कोषलाई अनुदान स्वरूप प्राप्त रकम,
- ४) कोषको सञ्चित पूँजीलाई परिचालन गरी त्यसबाट प्राप्त हुने रकम,
- ५) कोषको रकम ऋण लगानी गरी त्यसबाट प्राप्त सँचावा तथा व्याज रकम,
- ६) कुनै व्यक्ति वा संस्था वा निकायद्वारा कोषलाई प्राप्त हुने सहयोग वा अनुदान रकम,
- ७) स्थानिय ऋण पूँजी घुमित कोष लगानीबाट प्राप्त व्याज मध्ये प्राप्त ३० प्रतिशत व्याज रकम,
- ग) कोषमा जम्मा भएको रकम बैंकमा “लुम्बिनी साँस्कृतिक नगरपालिकाको कर्मचारी कोल्याण कोष” नामक खाता खोली आर्थिक कारोबार सञ्चालन गर्नुपर्दछ ।

६. सदस्यता:

- क) साविक स्थानीय निकायमा नियुक्ती पाइ हाल लुम्बिनी साँस्कृतिक नगरपालिकामा रहेका स्थायी कर्मचारी, यो व्यवस्था लागु भएपछि मृत्यु भएका स्थायी कर्मचारीहरू, साविक जिल्ला विकास समिति स्थानीय विकास कोषबाट समायोजनमा कामकाज गर्न खटाईएका करार कर्मचारी स्वतः कर्मचारी कल्याण कोषको सदस्य हुनेछन् । प्रत्येक सदस्यको अभिलेख अनुसूची-१ बमोजिमको सदस्यता दर्ता किताब खडा गरी अभिलेख राख्नु पर्दछ । विगतमा मृत्यु भईसकेका कर्मचारीहरूको सदस्यताको अभिलेख प्रशासन शाखाले राख्नेछ ।
- ख) प्रत्येक सदस्यहरूलाई कोषमा रकम जम्मा गरेको अभिलेख स्वरूप अनुसूची-२ बमोजिमको कोष जम्मा किताब (पासबुक) उपलब्ध गराउनु पर्नेछ ।
- ग) सदस्यता प्राप्त स्थायी तथा करार कर्मचारी जुनसुकै कारणबाट सेवा निवृत्त भए तापनि सेवा निवृत्त भएपछि सदस्यताको समाप्ति हुनेछ ।

७. खाता सञ्चालन:

- क) कोषमा जम्मा भएको सम्पूर्ण रकम नगद मौज्दातमा नराखी बैंकमा राख्नुपर्नेछ । कोषसँग सम्बन्धित सबै कारोबार बैंक मार्फत गर्नुपर्नेछ ।
- ख) कोषको आर्थिक कारोबार प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको संयुक्त दस्तखतबाट बैंक खाता सञ्चालन गर्नु पर्दछ ।

८. कोषको प्रयोग:

कर्मचारी कल्याण कोषको रकम देहाय बमोजिमका कामको लागि प्रयोग गर्न सकिनेछ:

लुम्बिनी साँस्कृतिक नगरपालिका कर्मचारी कल्याणकोष सञ्चालन कार्यविधि, २०८०

पेज नं. ४

- क) कर्मचारीले उमेरको कारणले अवकाश पाएमा वा जुनसुकै तवरले नोकरीबाट अलग भएमा स्थानीय स्वायत्त शासन नियमावलीको नियम २६८ वा अन्य प्रचलित कानून अनुसार निजले उपदान पाउने रहेछ भने त्यस्तो उपदान बापत पाउने रकम,
- ख) कुनै कर्मचारीलाई दैवीप्रकोप वा दुर्घटनाको कारण वा अन्य कारणबाट आर्थिक संकट परेमा सञ्चालक समितिले तोकेको न्यूनतम व्याजदरमा सञ्चालक समितिको सिफारिशमा कार्यपालिकाले स्वीकृत गरेको रकम,
- ग) सेवामा बहाल रहेदै कुनै कर्मचारीको मृत्यु भएमा निजको परिवारलाई आर्थिक सहयोगको रूपमा सञ्चालक समितिको सिफारिसमा कार्यपालिकाले स्वीकृत गरेको आर्थिक सहायता बापतको एकमुष्ट रकम,
- घ) कुनै कर्मचारी वा निजको परिवारको कुनै सदस्यको मृत्यु भएमा सञ्चालक समितिको सिफारिसमा कार्यपालिकाले स्वीकृत गरेको दाह संस्कार र किरिया खर्च बापतको रकम ।

परिच्छेद तीन

सञ्चालक समितिको गठन र बैठक प्रक्रिया

९. सञ्चालक समितिको गठन विधि:

- क) कर्मचारी कल्याण कोषको सञ्चालन तथा व्यवस्थापनको लागि देहाय बमोजिमका पदाधिकारीहरू रहने गरी एक सञ्चालक समितिको गठन गरिने छ :

- | | | |
|--|---|-----------|
| १) प्रमुख प्रशासकीय अधिकृत | - | अध्यक्ष |
| २) नगरपालिकाको कर्मचारी एसोसियसनले तोकेको प्रतिनिधि | - | सदस्य |
| ३) नगरपालिकाको प्रशासन शाखा प्रमुख | - | सदस्य |
| ४) प्राविधिक कर्मचारीहरूमध्ये समितिले मनोनयन गरेको १ जना कर्मचारी - | - | सदस्य |
| ५) आर्थिक प्रशासन शाखाको प्रमुख | - | सदस्यसचिव |
| ख) कर्मचारी कल्याण कोष सञ्चालक समितिका सदस्यहरूले पदभार ग्रहण गर्नुभन्दा पहिले अनुसूची- ३ मा तोकिएको ढाँचामा शपथ ग्रहण गर्नु पर्नेछ। | | |

लुम्बिनी साँस्कृतिक नगरपालिका कर्मचारी कल्याणकोष सञ्चालन कार्यविधि, २०८०

पेज नं. ५

१०. **सञ्चालक समितिको बैठक:** सञ्चालक समितिको बैठकको व्यवस्थापन देहाय बमोजिम गरिनेछ :
१. सञ्चालक समितिको बैठक कम्तिमा एक आर्थिक बर्षमा एकपटक बस्नु पर्नेछ। अध्यक्षले तोकेको समयमा नगरपालिका कार्यालयमा सञ्चालक समितिको बैठक बस्नु पर्नेछ।
 २. बैठकको निर्णय सामान्यता सर्वसम्मत रूपमा गर्नु पर्दछ। यदि सर्वसम्मत रूपमा निर्णय हुन नसकेमा बहुमतको निर्णयलाई सञ्चालक समितिको निर्णयको रूपमा मान्नु पर्दछ। कुनै विषयमा बहुमतबाट निर्णय हुन नसकी मत बराबर भएमा अध्यक्षले निर्णयिक मत दिन सक्नेछ।
 ३. समितिले बैठकमा कुनै व्यक्तिलाई विशेषज्ञको रूपमा आमन्त्रण गर्न सक्नेछ। तर त्यस्ता विशेषज्ञलाई मतदान गर्ने अधिकार हुने छैन।
 ४. सञ्चालक समितिको बैठकमा भएको काम र कारवाही तथा निर्णय सञ्चालक समितिमा कुनै पद रिक्त भएको वा कुनै सदस्य अनुपस्थित भएको कारणले मात्र अवैध हुने छैन।
 ५. सञ्चालक समितिको बैठकमा भाग लिए चापत कुनै पनि किसिमको भत्ता तथा सुविधा उपलब्ध गराइने छैन।
 ६. सञ्चालक समितिको प्रशासनिक खर्च नगरपालिकाले व्यहोर्नु पर्नेछ। यस कोषबाट प्रशासनिक काममा खर्च गरिने छैन।

११. बैठकको गणपुरक संख्या:

कर्मचारी कल्याण कोष सञ्चालक समितिको बैठकको गणपुरक संख्या पुन कुल सदस्य संख्याको कम्तीमा ५० प्रतिशत सदस्यको उपस्थिति भएको हुनु पर्नेछ।

परिच्छेद चार

आर्थिक सहयोग तथा ऋण

१२. आर्थिक सहयोग तथा ऋण पाउने:

- क) एक आर्थिक वर्षमा कम्तिमा छ महिना नगरपालिकामा सेवा गरेको स्थायी कर्मचारीले मात्र कोषबाट आर्थिक सहयोग वा ऋणको माग गर्न सक्नेछन् ।

लुम्बिनी साँस्कृतिक नगरपालिका कर्मचारी कल्याणकोष संचालन कार्यविधि, २०८०

पेज नं. ६

- ख) आर्थिक सहायता वा ऋण रकम उपलब्ध गराउँदा ऋण माग गर्ने कर्मचारीको मागको औचित्यता हेरी स्वीकृतिको लागि समितिले कार्यपालिका समक्ष सिफारिस गर्नुपर्नेछ ।
ग) समितिले आर्थिक सहायता वा ऋण दिन नमिल्ने भनी निर्णय गरेको सिफारिसमा कार्यपालिकाले आर्थिक सहायता वा ऋण दिने गरी निर्णय गर्न पाउने छैन ।

१३. आर्थिक सहयोग वा ऋण नपाउने:

देहायका कर्मचारीले कर्मचारी कल्याण कोषबाट आर्थिक सहयोग वा ऋण पाउने छैनन् :

- क) यस कार्यविधि बमोजिम कर्मचारी भनि तोकिएका कर्मचारी बाहेकका व्यक्ति ।
ग) ज्यालादारी वा अतिरिक्त समय काम गर्ने कर्मचारी ।
घ) नगरपालिकाका अस्थायी वा करारमा नियुक्त कर्मचारी ।
ड) यो कार्यविधि प्रारम्भ भएका बखत सेवाबाट अवकाश पाइसकेका कर्मचारी ।
च) नगरपालिकाको सम्पत्ति हिनामिना गरेको वा भ्रष्टाचार गरेको अभियोगमा कारबाही चलिरहेको कर्मचारी ।

१४. कबुलियतनामा गर्नुपर्ने:

यो कार्यविधि बमोजिम ऋण प्राप्त गर्ने कर्मचारीले त्यस्तो ऋण प्राप्त गर्नु अघि अनुसूची-४ मा तोकिए बमोजिमको ढाँचामा अबुलियतनामा गर्नु पर्दछ ।

१५. समितिका पदाधिकारीहरूको काम, कर्तव्य र अधिकार:

समितिका पदाधिकारीको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:

क) अध्यक्षको काम, कर्तव्य र अधिकारः

- १) कोषको बैठकको अध्यक्षता गर्ने,
- २) कोषको सम्पूर्ण गतिविधिको नेतृत्व गर्ने,
- ३) कोषका हरेक क्रियाकलापको जवाफदेहीता वहन गर्ने,
- ४) बैठकमा मत बराबर भएमा निर्णयिक मत दिने,
- ५) बैठकको निर्णय कार्यान्वयन गराउने ।

ख) सदस्य-सचिवको काम, कर्तव्य र अधिकारः

- १) कोषको कार्यालय सञ्चालन गर्ने,
- २) कोषको बैठकमा पेश गर्ने छलफलका विषयहरू अध्यक्षसँग परामर्श गरी तयार गर्ने,

लुम्बिनी साँस्कृतिक नगरपालिका कर्मचारी कल्याणकोष सञ्चालन कार्यविधि, २०८०

पेज नं. ७

- ३) बैठकको निर्णय अभिलेखन गरी राख्ने,
- ४) बैठकको निर्णय कार्यान्वयन गर्ने,
- ५) अध्यक्षको निर्देशन अनुसार कार्य सञ्चालन गर्ने,
- ६) कोषको चल अचल सम्पत्तिको जिम्मा लिने ।

ग) सदस्यको काम, कर्तव्य र अधिकारः

- १) समितिको बैठकमा नियमित रूपमा भाग लिने,
- २) समितिको बैठक र कार्यहरूमा अन्य पदाधिकारीलाई सघाउने,
- ३) समितिले दिएको जिम्मेवारीको वहन गर्ने ।

१६. समितिको काम, कर्तव्य र अधिकारः

कोष सञ्चालक समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः नगरपालिका

क) बैठकबाट पारित निर्णय कार्यान्वयन गर्ने

ख) नगरपालिकाको कार्यपालिका र सभासँग सु-सम्बन्ध कायम राख्नी नगरपालिकाबाट
कोषको लागि आर्थिक स्रोत जुटाउन प्रयास गर्ने,

ग) कोषको आय वृद्धि गर्न विविध कार्यक्रम सञ्चालन गर्ने,

- घ) कोषका सदस्यहरूलाई समानताको आधारमा सुविधाहरू उपलब्ध गराउने,
- झ) सार्वजनिक हित प्रवर्द्धनका विषयमा कोषको निर्णय अनुसार रकम खर्च गर्ने कोषको
- ञ) सञ्चित पूँजीलाई उपार्जनीय कार्यमा उपयुक्त तरिकाले परिचालन गर्ने,

१७. समितिका सदस्य तथा कर्मचारीको उत्तरदायित्वः

- क) समितिले अन्यथा निर्णय गरेकोमा बाहेक कुनै पनि कर्मचारीले कोषबाट पाउने कुनै पनि सुविधालाई आफ्नो हकको रूपमा दावी गर्न पाउने छैन ।
- ख) कोष सञ्चालक समितिका सदस्य तथा कर्मचारीले यस कार्यविधिको उद्देश्य विपरित हुने गरी कोषको वितरणमा भेदभाव गर्न वा कोषको दुरुपयोग गर्न पाउने छैन ।

लुम्बिनी साँस्कृतिक नगरपालिका कर्मचारी कल्याणकोष संचालन कार्यविधि, २०८०

पैज नं. ८

- ग) कोषको उद्देश्य विपरित वा कोषको दुरुपयोग हुनेगरी काम गरेको प्रमाणित भएमा त्यस्तो कार्यमा संलग्न समितिका सदस्य बा कर्मचारीले पाउने सुविधा रकम रोकका गरी राखेको सुविधा बापतको रकम निजले आफ्नो आचरण सुधार गरेको पाइएमा वा निज उपर लागेको अभियोगबाट सफाइ पाएमा रोकका रकम समेत फुकुवा गरी निजलाई एकमुष्ठ रूपमा सुविधा रकम समितिले उपलब्ध गराउन सक्नेछ ।
- घ) कुनै कर्मचारीको खराब आचरण वा अन्य कुनै कारणले समितिले रोकका गरी राखेको सुविधा बापतको रकम निजले आफ्नो आचरण सुधार गरेको पाइएमा वा निज उपर लागेको अभियोगबाट सफाइ पाएमा रोकका रकम समेत फुकुवा गरी निजलाई एकमुष्ठ रूपमा सुविधा रकम समितिले उपलब्ध गराउन सक्नेछ ।

१८. उपदान पाउने:

- क) कर्मचारी कल्याण कोषमा जम्मा भएको रकमबाट नगरपालिकामा स्थायी रूपमा कार्यरत कर्मचारीले अवकाश प्राप्त गर्दा पाउने उपदान यसै कोषबाट प्रदान गर्नु पर्नेछ ।
- ख) अवकाश प्राप्त स्थायी वा साविक जिल्ला विकास समितिबाट समायोजन भई आएका करार कर्मचारीलाई स्थानीय स्वायत्त शासन नियमावलीको नियम २६८ वा अन्य प्रचलित कानून बमोजिम देहायबमोजिम कोषको अवस्था हेरी उपदान उपलब्ध गराउनु पर्दछ ।
- १) पाँच वर्षदेखि दश वर्षसम्म सेवा गरेका कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित खाइपाइ आएको आधा महिनाको तलब बराबरको रकम,
- २) दश वर्षदेखि पन्ध्र वर्षसम्म सेवा गरेका कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको

निमित खाइपाइ आएको एक महिनाको तलब बराबरको रकम,

- ३) पन्थ वर्षदेखि बीस वर्षसम्म सेवा गरेका कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित खाइपाइ आएको डेढ महिना तलब बराबरको रकम,
- ४) बीस वर्षदेखि पच्चीस वर्षसम्म सेवा गरेका, निवृत्तभरण कोषमा योगदान नदिएका र निवृत्तभरण लिन नचाहने कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित खाइपाइ आएको दुई महिनाको तलब बराबरको रकम,
- ५) पच्चीस वर्षभन्दा बढी सेवा गरेका, निवृत्तभरण कोषमा योगदान नदिएका र निवृत्तभरण लिन नचाहने कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित खाइपाइ आएको अडाई महिनाको तलब बराबरको रकम ।

लुम्बिनी साँस्कृतिक नगरपालिका कर्मचारी कल्याणकोष संचालन कार्यविधि, २०८०

पैज नं. ९

१९. बीमा सम्बन्धी व्यवस्था:

- क) लुम्बिनी साँस्कृतिक नगरपालिकाले स्थायी कर्मचारीको लागि आवधिक बीमासम्बन्धी व्यवस्था गर्न सक्नेछ ।
- ख) यसरी गरिएको आधिक बीमा सम्बन्धी व्यवस्थामा बीमा बापत लागेको प्रिमियम रकमको जवा भाग कर्मचारी स्वयले व्यहोर्नु पर्नेछ । उपरोक्त व्यवस्था अनुसार आधा भाग नाही कर्मचारीले श्रीमाको सुविधा पाउने छैन ।

२०. थप आर्थिक सहायता सम्बन्धी व्यवस्था:

स्थानीय स्वायत्त शासन नियमावलीको नियम २६७ वा अन्य प्रचलित कानून बमोजिम थप आर्थिक सहायता उपलब्ध गराउँदा देहायबमोजिम गर्नुपर्नेछ :

- क) नगरपालिकाको कामको सिलसिलामा चोटपटक लाग्न गई उपचार गराउनु परेमा,
- ख) नेपाल राज्यभित्र उपचार हुन नसक्ने भनी मेडिकल कार्यपालिकाबाट सिफारिस भएको अवस्थामा,
- ग) नगरपालिका कार्यपालिकाले थप आर्थिक सहायता दिन मनासिव ठहच्याएमा ।

२१. उपचार खर्च सम्बन्धी व्यवस्था:

१. स्थानीय स्वायत्त शासन नियमावलीको नियम २६६ वा अन्य प्रचलित कानून बमोजिम

उपचार खर्च बापत लाग्ने रकम लुम्बिनी साँस्कृतिक नगरपालिकाले प्रत्येक आर्थिक वर्षमा हिसाब गरी यस कोषमा जम्मा गरिदिनुपर्नेछ ।

२. यसरी कोषमा जम्मा भएको रकमबाट मात्र कर्मचारीलाई उपचार खर्च बापत रकम उपलब्ध गराउनुपर्दछ ।
३. नगरपालिकाले कोषमा जम्मा गरेको रकमबाट कर्मचारी वा निजको परिवारको सदस्य बिरामी भएमा देहायबमोजिम उपचार खच उपलब्ध गराउनु पर्दछ ।
- क) रोगको उपचारको निमित्त स्वीकृत चिकित्सकले जाँच गर्दा लागेको शुल्क तथा जांच गरी लेखिदिएको प्रेसक्रिप्सन अनुसार औषधि किनेको खर्च,
- ख) अस्पतालमा भर्ना हुँदा र उपचार गराउँदा लागेको बिल बमोजिमको खर्च,

लुम्बिनी साँस्कृतिक नगरपालिका कर्मचारी कल्याण कोष संचालन कार्यविधि, २०८०

पेज नं. १०

स्पष्टीकरण: स्वीकृत चिकित्सक भन्नाले सरकारी सेवामा रहेका वा प्रचलित कानून बमोजिम चिकित्सकको रूपमा दर्ता भएका डाक्टर, कविराज, हेल्थ असिष्टेन्ट वा वैद्य समेतलाई जनाउनेछ ।

- ग) प्लाइटिक सर्जरी बाहेक सबै किसिमको चिरफार (सर्जिकल अपरेशन) गर्दा लागेको बिल बमोजिमको खर्च,
- घ) आफ्नो घर वा डेरा छाडी नगरपालिका बाहिर वा विदेशमा गई औषधि उपचार गराउँदा त्यस्तो स्थानसम्म पुदाको र फर्कदाको बिरामीको र कुरुवा चाहिने अवस्था भए एकजना सम्म कुरुवाको यातायात खर्चको पुरै रकम र खाना खर्च बापत सम्बन्धित कर्मचारीले प्रचलित कानून बमोजिम पाउने दैनिक भत्ताको पचहत्तर प्रतिशत रकम ।

४. स्थानीय स्वायत्त शासन नियमावली, २०५६ वा अन्य प्रचलित कानून बमोजिम पाउने उपचार खर्च कुनै कर्मचारीले पेशकीको रूपमा लिन चाहेमा सोको कारण मुनासिब देखिए कार्यविधिको अधिनमा रही पछि हिसाब बुक्हाउने गरी पेशकी दिन सकिनेछ । त्यसरी पेशकी लिएको रकम पछि हिसाब गर्दा उपचार बापत पाउने रकमभन्दा बढी हुन आएमा बढी भए जति रकम सम्बन्धित कर्मचारीको तलबबाट किस्ताबन्दीमा कट्टी गर्नु पर्दछ । त्यसरी कट्टी गर्नुपर्ने रकम भुक्तानी नहुँदै त्यस्तो कर्मचारी वा निजको परिवारको सदस्यको मृत्यु भएमा कट्टी गर्न बाँकी रहेको रकम मिनाहा गर्न सकिनेछ ।

५. भुद्धु व्यहोरा पेश गरी उच्चार खर्च माग गर्ने वा प्राप्त गर्ने कर्मचारी उपर विभागीय कारबाही

गर्न सकिनेछ । त्यस्तो भुद्गा व्यहोरा प्रमाणित गर्ने चिकित्सकलाई सम्बन्धित निकायमा कारबाहीको लागि सिफारिस गर्न सकिनेछ ।

६. भविष्यमा लुम्बिनी साँस्कृतिक नगरपालिकाको कुनै पदमा सेवाको निमित्त सामान्यतया अयोग्य ठहरिने गरी सेवाबाट बरखास्त गरिएको अवस्थामा बाहेक अरु जुनसुकै व्यहोराबाट कुनै कर्मचारी सेवाबाट अलग हुँदा यस कार्याविधि बमोजिम सेवा अवधिभरमा पाउने उपचार खर्च मध्ये केही लिई वा नलिई उपचार खर्च लिन बाँकी रहेको भए त्यस्तो बाँकी रकम एकमुष्ट उपलब्ध गराउनु पर्नेछ ।

७. दश वर्ष सेवा अवधि नपुगेको कुनै कर्मचारीलाई औषधि उपचारको लागि खर्च दिँदा यस कार्याविधिमा तोकिएको रकमलाई दश वर्ष सेवा गरेबापत पाउने रकम मानी दामासाहीले हुन आउने रकम मात्र उपलब्ध गराउनु पर्नेछ ।

लुम्बिनी साँस्कृतिक नगरपालिका कर्मचारी कल्याणकोष संचालन कार्याविधि, २०८०

पेज नं. ११

८. उपचार खर्च माग गर्ने कर्मचारीले कार्यालयमा हाजिर हुन नसक्ने गरी बिरामी भएको अवस्थामा विरामी बिदा बाँकी भएसम्म बिरामी बिदा नै माग गर्नुपर्नेछ । बिरामी बिदा बाँकी नभएमा मात्र अन्य बिदा माग गर्न सक्नेछ ।

९. अस्पतालमा भर्ना भई वा विदेशमा गई उपचार गराइएकोमा बाहेक कुनै कर्मचारीलाई स्थानीय स्वायत्त शासन नियमावलीको नियम २६६ वा अन्य प्रचलित कानूनको अधिनमा रही एक वर्षमा निजले खाइपाइ आएको डेढ महिनाको तलब बराबरको रकमसम्म उपचार खर्च दिन सकिनेछ ।

१०. कुनै कर्मचारीलाई लागेको रोग स्थानीय अस्पतालबाट उपचार हुन नसक्ने नई निजको ज्यानलाई नै जोखिम हुने अवस्था परेमा मन्त्रालयको स्वीकृति लिई त्यस्तो कर्मचारीको उपचारको लागि त्यस ठाउँबाट सबैभन्दा नजिकको कुनै सुविधायुक्त अस्पतालमा छिटो साधनद्वारा लैजाँदा र त्यहाँबाट फर्काउँदा लाने खर्च सिद्धार्थनगर नगरपालिकाले व्यहोनं सक्नेछ ।

२२. सुविधा तथा सहलियतबाट वञ्चित गरिने अवस्था:

देहायको अवस्थामा नगरपालिकाका कर्मचारीलाई पूरे वा आशिक रूपमा कर्मचारी कल्याण कोष बन्तर्गत सञ्चालित कार्यक्रमबाट दिइने सुविधाबाट वञ्चित गर्न सकिनेछ:

- क) नगरपालिकालाई आँच पुऱ्याउने कार्य गरेको प्रमाणित भएमा,
- ख) प्रचलित कानून विपरित काम गरेको प्रमाणित भएमा,
- ग) प्राप्त सुविधा तथा सहुलियत दुरुपयोग गरेको प्रमाणित भएमा,
- घ) नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय पाएमा ।

२३. लगानी गर्न सक्ने:

कोषमा जम्मा रहेको रकम नगरपालिका कार्यपालिकाको स्वीकृति लिई समितिले नेपाल सरकार वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, जमानतपत्र वा बचतपत्रमा लगानी गर्न सक्नेछ ।

२४. कोषको रकम सापटी दिन सक्ने:

१. पाँच बर्ष स्थायी सेवा अवधि पुगेका सिद्धार्थनगर नगरपालिकाका कर्मचारीलाई निजको कल्याण कोषमा जम्मा भएको रकमको नब्बे प्रतिशत रकम बराबरसम्मको मात्र सापटी प्रदान गर्न सक्नेछ । कर्मचारीले कोषबाट रकम सापटी लिन अनुसूची-५ बमोजिमको सापटी निवेदन पेश गर्नु पर्नेछ ।
२. समितिले कर्मचारीलाई प्रदान गरेको सापटी रकमलाई दुई/दुई वर्षमा नविकरण गर्न सक्नेछ ।

लुम्बिनी साँस्कृतिक नगरपालिका कर्मचारी कल्याणकोष संचालन कार्यविधि, २०८०

पेज नं. १२

३. समितिले सापटी प्रदान गर्दा कर्मचारीले एक पटक लिएको रकम चुक्ता भुक्तानी नगरेसम्म पुनः सापटी दिइने छैन ।

२५. सापटी सुरक्षा:

नगरपालिकामा कार्यरत कर्मचारीहरूले कर्मचारी कल्याण कोषमा जम्मा रहेको सञ्चित रकम मध्येबाट लिएको सापटी रकम फिर्ता नगरेसम्म कोषमा बाँकी रहेको रकमलाई सुरक्षणको रूपमा रोकका राख्नु पर्नेछ ।

२६. व्याज दर:

कर्मचारी कल्याण कोषबाट सापटी लिएको रकममा बार्षिक कार्यविधिको बुँदा नं. ९ मा उल्लेखित समितिले निर्धारण गरे बमोजिम व्याज लाग्नेछ ।

२७. सापटी अवधि र फिर्ता भुक्तानी:

१. कर्मचारीले लिएको सापटी रकमको भुक्तानी अवधि सापटी लिएको मितिबाट दुई वर्षको हुनेछ । सेवा अवधि दुई वर्षभन्दा कम बाँकी रहेका कर्मचारीको हकमा सापटीको चुक्ता अवधि बाँकी सेवा अवधि नै हुनेछ । चुक्ता अवधि बाँकी छँदै एकमुष्ट वा किस्ताबन्दीमा रकम चुक्ता गर्न चाहेमा चुक्ता गर्न सकिनेछ ।
२. सापटी लिएका नगरपालिकाका कर्मचारी जुनसुकै कारणबाट सेवा निवृत्त भए तापनि कोषले लिनुपर्ने सम्पूर्ण रकम असुल नभएसम्म कोषमा सञ्चित रहेको रकम फिर्ता भुक्तानी दिइने छैन ।
३. सापटी सिएको रकम भन्दा निजको सञ्चित बाँकी रकम कम भई कोषको लगानी नउद्देश्य अवस्था परेमा त्यस्तो सापटी लिने कर्मचारीको जुनसुकै बाँकी बक्यौता रकम वा अन्य सम्पत्तिबाट बाँकी रकम असूल उपर गर्नु पर्नेछ ।

२८. निर्देशन दिन सक्ते:

कोष सञ्चालन सम्बन्धी विषयमा लुम्बिनी साँस्कृतिक नगरपालिकाको कार्यपालिकाले समितिलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यसरी दिइएको निर्देशन समितिले पालना गर्नुपर्नेछ ।

२९. अनुगमन तथा रेखदेख:

कोष सञ्चालन सम्बन्धी कार्यको अनुगमन तथा रेखदेख लुम्बिनी साँस्कृतिक नगरपालिकाको आर्थिक प्रशासन शाखाले गर्नुपर्नेछ ।

लुम्बिनी साँस्कृतिक नगरपालिका कर्मचारी कल्याणकोष संचालन कार्यविधि, २०८०

पेज नं. १३

३०. अधिकार प्रत्यायोजन:

समितिलाई प्राप्त अधिकारमध्ये कुनै वा सबै अधिकार आवश्यकता अनुसार कुनै उपसमिति, कार्यदल वा व्यक्तिलाई प्रत्यायोजन गर्न सकिनेछ ।

३१. दायित्व सर्त:

यो कार्यविधि प्रारम्भ हुनुभन्दा अधि शृजना भएका लुम्बिनी साँस्कृतिक नगरपालिकाका कर्मचारीको कल्याण कोषसँग सम्बन्धित हक तथा दायित्व यस कार्यविधि बमोजिमको कोषमा सर्नेछन् ।

३२. संशोधन, बचाउ, खारेजी:

१. यो कार्यविधि प्रारम्भ हुनुभन्दा अघि लुम्बिनी साँस्कृतिक नगरपालिका कर्मचारी कल्याण कोषको नाममा भए गरेका सम्पूर्ण कार्यहरू यसै कार्यविधि बमोजिम भए गरेको मानिनेछ ।
२. यस कार्यविधिमा उल्लेखित कुराहरुमा कुनै संशोधन गर्नुपरेमा प्रचलित ऐन नियमको परिधिभित्र रही कार्यपालिकाले गर्नेछ ।
३. यस कार्यविधिमा उल्लेख गरिएका कुराहरुको हकमा यसै कार्यविधि अनुसार र उल्लेख नभएका कुराहरुका हकमा प्रचलित ऐन नियम अनुसार हुनेछ ।
४. कार्यविधिमा लेखिएका कुराहरु संघीय वा प्रदेशको प्रचलित कानूनसँग बाभिएमा बाभिएको हदसम्म स्वतः निष्कृय हुनेछ ।

खण्ड: ७, संख्या: ११, लुठिबनी साँस्कृतिक नगरपालिका, रुपन्देही, मिति: २०८०/०९/२८
लुम्बिनी साँस्कृतिक नगरपालिका कर्मचारी कल्याणकोष संचालन कार्यविधि, २०८०
पेज नं. १४

अनुसूची १
लुम्बिनी साँस्कृतिक नगरपालिका कार्यालय, कर्मचारी कल्याण कोष
सदस्यता दर्ता किताब

सि.नं.	मिति	कर्मचारीको नाम	दर्जा	कट्टी रकमका शीर्षकहरु			
				निवृत भरण	उपदान	औषधोपचार	अन्य

प्रमाणित गर्नेको

दस्तखतः

नाम, थरः

दर्जा:

मिति:

खण्ड: ६, संख्या: ११, लुम्बिनी साँस्कृतिक नगरपालिका, रुपजद्दही, मिति: २०८०/०७/२८
लुम्बिनी साँस्कृतिक नगरपालिका कर्मचारी कल्याणकोष संचालन कार्यविधि, २०८०
पेज नं. १५

अनुसूची २
पास बुकको नमूना

सदस्यता नं.

लुम्बिनी साँस्कृतिक नगरपालिका कार्यालय, कर्मचारी कल्याण कोष
कोष जम्मा किताब

कर्मचारीको नाम :

पद :

ठेगाना :

कोष कट्टी शुरु मिति :

महिना	करकट्टी रकम				
	बीमा बापत	उपदान बापत	निवृतभरण बापत	औषधोपचार बापत	अन्य

लुम्बिनी साँस्कृतिक नगरपालिका कर्मचारी कल्याणकोष संचालन कार्यविधि, २०८०

पैज नं. १६

अनुसूची ३

शपथ ग्रहण फाराम

म लुम्बिनी साँस्कृतिक नगरपालिकाको कर्मचारी कल्याण कोष कार्यविधि, २०८० प्रति प्रतिबद्ध रही ईश्वरको नाममा/सत्यनिष्ठा र इमान्दारीपूर्वक यो शपथ लिन्छु कि मैले कोषको सञ्चालक समितिको.....पदको हैसियतले कोषको कार्यविधि अनुसार गर्नुपर्ने कर्तव्य र कोषद्वारा सञ्चालित कार्यक्रमलाईपूरा गर्न जस्तोसुकै परिस्थितिको पनि सामना गर्नेछुद्देष, कलह, व्यक्तिगत स्वार्थ र अनियमिततादेखि सदा टाढा रहने प्रण गर्दछु ।

दस्तखतः

नाम, थरः

दर्जा:

मिति:

लुम्बिनी साँस्कृतिक नगरपालिका कर्मचारी कल्याणकोष संचालन कार्यविधि, २०८०

पेज नं. १७

अनुसूची- ४
कबुलियतनामा

लुम्बिनी साँस्कृतिक नगरपालिका कार्यालयको तहको स्थायी कर्मचारी म.....ले..... कामको लागि कर्मचारी कल्याण कोषबाट रकम सापटी लिनुपर्ने अवस्था भएकोले मैते मिति..... मा पेश गरेको निवेदनको आधारमा त्यस समितिबाट स्वीकृत भएको रु. (अक्षरेपी) आजका मितिमा बुझिलाएँ । उक्त रकमको बार्षिक प्रतिशत ब्याज र साँवा रकम दुई वर्ष भित्र चुक्ता गर्नेछुयादि सो अबधि भित्रमा साँवा तथा ब्याज रकम चुक्ता गर्न नसकेमा मेरो नाममा कल्याण कोषमा जम्मा भएको रकम रोकका गरी उक्त रकमले नखामे जति मेरो अन्य चल अचल सम्पत्तिबाट असूल उपर गरी लिएमा मेरो मन्जुरी छापछि यस सम्बन्धमा हुने कुनै उजुर वाजुर गर्ने छैन भनी यो कबुलियतनामा गरिदिएको छु

ल्याचे	
दायाँ	बायाँ

कबुलियतनामा गर्नेको दस्तखतः

नामः

पदः

मितिः

लुम्बिनी साँस्कृतिक नगरपालिका कर्मचारी कल्याणकोष सञ्चालन कार्यविधि, २०८०

पेज नं. १८

अनुसूची ५

सापटीको लागि पेश गर्ने निवेदनको ढाँचा

श्री अध्यक्ष ज्यू,
कर्मचारी कल्याण कोष सञ्चालक समिति,
लुम्बिनी साँस्कृतिक नगरपालिका कार्यालय, रुपन्देही

उपरोक्त विषयमा मलाई.....कामको लागि
त्यस कोषबाट रु. (अक्षरेपी) सापटी
चाहिएको हुनाले यो निवेदन पेश गरेको छु। प्रचलित ऐन, नियम तथा कार्यविधि बमोजिम पालना
गनुपर्ने शर्त पालन गर्न मन्जुर छु भनी सापटी पाउन यो निवेदन पेश गरेको छु।

निवेदक

दस्तखतः

नाम, थरः

दर्जा:

मिति:

आज्ञाले

राम प्रसाद ज्वाली

प्रमुख प्रशासकीय अधिकृत